

आज मिति २०७३/०३/२९ गते बुधवारका दिन धरान उपमहा नगरपालिका कार्य संचालन समितिको बैठक बसी तपसिलका निर्णयहरू गरियो ।

उपस्थिति

श्री टीकादत्त राई - कार्यकारी अधिकृत एवं प्रमुख - धरान उप-महानगरपालिका कार्यालय

आमन्त्रित उपस्थिति रेकर्ड

श्री गणेशप्रसाद खतिवडा	वरिष्ठ प्रशासकिय अधिकृत
श्री खगेन्द्रप्रसाद खतिवडा	वरिष्ठ कर अधिकृत
श्री सुरज श्रेष्ठ	वरिष्ठ इन्जिनियर
श्री रमेश शाह	वरिष्ठ आन्तरिक लेखा परिक्षण अधिकृत
श्री भेषराज अधिकारी	वरिष्ठ लेखा अधिकृत
श्री राजु पोखरेल	इन्जिनियर
श्री सूनील नेपाल	सामाजिक विकास अधिकृत

निर्णयहरू

निर्णय नं १ (एक) : सार्वजनिक सूनूवाई कार्यक्रमको प्रतिवेदन सम्बन्धमा ।

यहि मिति २०७३/०३/२४ गते सम्पन्न भएको सार्वजनिक सूनूवाई कार्यक्रमको प्रतिवेदन लाई मिति २०७३/०३/२६ मा पेश भई यसै कार्यालयको दर्ता नं २३९९९ रहेको प्रतिवेदन माथि छलफल गरियो । प्रतिवेदनले औल्याएका तथा दिएको सूझाव तथा भेलामा उपस्थित सहभागीहरूबाट उठाईएका सवाल तथा सूझावहरूलाई आगामी योजनाहरूमा प्राथमिकताका आधारमा क्रमश समेट्दै लैजाने निर्णय गरियो ।

निर्णय नं २ (दुई) : अनुगमन सदस्यको मनोनयन सम्बन्धमा ।

सर्वदलिय तथा सर्वपक्षिय संयुक्त संघर्ष समिति तथा धरान उपमहा नगरपालिका बीच भएको सहमतीको बुँदा नं ७ सँग सम्बन्धित संगठन संरचनाको ३ ख मा उल्लेख गरिएको राननीतिक सदस्यहरू मध्येबाट ५ जनाको ब्यबस्था भएकाले नेपाली काङ्ग्रेस धरान उपमहा नगर समितिको पत्र संख्या ८ को मिति २०७३/०३/०९ को पत्रबाट यस पुर्व सदस्य रहेका उर्मिला श्रेष्ठको स्थानमा नेपाली काङ्ग्रेसका क्षेत्रिय सचिव श्री मूरारी प्रसाद भट्टराईलाई तोकी पठाएकोहुँदा यस धरान खानेपानी ब्यबस्थापन बोर्डको अनुगमन समितिमा मनोनयन गर्ने निर्णय गरियो ।

निर्णय नं ३ (तीन) : लिलाम बिक्रि सम्बन्धमा ।

यस उप महा-नगरपालिका कार्यालयको स्वामित्वमा रहेको तथा अन्य बिभिन्न वडाहरूबाट काम नलाग्ने भनी ल्याएको काठ-दाउरा लगायत अन्य कवाडी सामानहरूको न्युनतम मूल्य निर्धारण गरी लिलाम बिक्री गर्नु पर्ने भनी मिति २०७३।३।२९ गते मूल्याकन समितिबाट न्युनतम मूल्य निर्धारण गरी तपसिलका सामाग्रीहरूलाई लिलाम बिक्री गर्नका लागि उक्त सामानहरूको कूल मूल्य रु. ३२८००।- (बत्तीस हजार आठ सय मात्र) मूल्याकन समितिले न्युनतम मूल्य निर्धारण गरी पेश भएको प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरियो ।

तपसिल

१. शिसौका ३६ (छत्तीस) थान (साना, मझौला र ठूला)
२. कु-काठ १६ (सोह) थान (साना, मझौला र ठूला)
३. पुराना टिनका पाता जम्मा ७ थान
४. जि. आई. पाईप (४ फिटे) जम्मा १५ थान, (१५ फिटे) जम्मा ५ थान
५. काठको पुरानो तकती जम्मा २१ थान (साना, मझौला र ठूला)
६. काठको पुरानो टडक (२x३) को जम्मा १९ थान
७. काठको पुरानो बटम २६ थान
८. टिनको पुरानो ढोका ३ तीन थान
९. काठको पुरानो (५x८) को टेबल १ थान

१०. फलामको पुरानो रेलीङ्ग ९ थान
११. पुरानो घुम्ने कुर्सी (रिभल्भीङ्ग) ५ थान
१२. टिनको पुरानो बोर्ड ५ थान
१३. पुरानो प्लाष्टिकको कुर्सी २ थान
१४. फलामको पाइप १ १/२ इन्चको ४ थान
१५. फलामको पाइप २ इन्चको ४ थान
१६. फलामको एन्गल पाइप १ १/२ इन्चको २ थान
१७. फलामको रड ४ सुते ६ थान

निर्णय नं ४ (चार) :- पाथीभरा लाईन सडक निर्माण कार्य सम्बन्धमा ।

धरान १५ स्थित पाथीभरा लाइन सडक पिच गर्न मिति २०७२।०२।२९ गते ल.ई. रु ५०,६९,२३७।५७ को स्वीकृत लागत अनुमानमा ५० प्रतिशत नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जगोडा कोषको अनुदान रकमबाट तथा बाकी ५० प्रतिशत जनसहभागिता रकम जुटाई सम्बन्धित उपभोक्ता समिति मार्फत निर्माण कार्य गर्ने सम्झौता भई कार्य अधि बढेकोमा सम्बन्धित उपभोक्ता समितिले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम मध्ये न.पा.को वडा समिति कार्यालय भवन र रात्री बसपार्कको भागको रकम उठन नसक्ने देखिएकोले उपभोक्ताबाट प्रति र.मी. रु ३१८७।२७ का दरले उठाउनु पर्ने हुदा न.पा.को जिम्मेवारीमा रहेका संरचनाहरूले कुल ८८ मीटर चर्चेको हुंदा कुल रु २,७८,८०७।७६ मध्ये रु २,५०,०००।- दूइ लाख पचास हजार मात्र न.पा.बाट आगामी आ.व. को बजेटमा थप गर्ने गरी प्रकृया अगाडी बढाउन स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं ५ (पाँच) :- रकम भुक्तानी सम्बन्धमा ।

क यस कार्यालयका सफाइ कामदार अनिता मरिक्लाई कामको सिलसिलामा घाइते भई उपचार गर्दा लागेको बिल अनुसारको रकम मिति २०७३/०३/१४, गोस्वारा भौचर नम्बर ६९० बाट रु३८५५/- भएको भुक्तानीलाई अनुमोदन गरियो।

ख चालु आर्थिक वर्षको व्यवसाय कर सडककलनको लागि खटाइएको कार्यालयको टोलीलाई मिति २०७३/०२/०४, भौचर नम्बर ७२४ बाट भुक्तानी भएको प्रोत्साहन खर्च रकम रु.१५००००।०० लाई अनुमोदन गरियो।

निर्णय नं ६ (छ) :-प्रोत्साहन भत्ता सम्बन्धमा ।

नेपाल सरकार, सहरी विकास मन्त्रालय अन्तर्गत नेपाल सरकार तथा एशियाली विकास बैङ्कसमेतको अनुदान तथा ऋण सहयोगमा यस उपमहानगरपालिकामा सञ्चालित एकीकृत सहरी विकास आयोजना तर्फसमेत दोहोरो जिम्मेवारीमा रही काम गर्ने तपसिलका कर्मचारीहरूलाई हाल नगरपालिकाको ३०% मात्र भार पर्नेगरी आयोजनाको प्रशासनिक खर्चबाटै तलब भुक्तानी भइरहेको र आयोजनाकै काममा पनि बिहान-बेलुका तथा बिदाको दिनमा समेत काम गर्नुपर्ने र कार्यालयको नियमित काम पनि गर्नुपर्ने भएकोले नगरपालिकाको तर्फबाट उपलब्ध गराइएको कुनै पनि सुविधा दोहोरो नपर्ने गरी आगामी आ.व.२०७३/०७४ देखि आयोजना व्यवस्थापकको हकमा मासिक रु.१५०००।०० र अन्यको हकमा आफ्नो शुरु तलब स्केलको ४० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरियो।

१.	लेखा अधिकृत	भेषराज अधिकारी
२.	सामाजिक विकास अधिकृत	चक्रकुमार राई
३.	नायब सुब्बा	रामकुमार राई
४.	लेखापाल	शैलेश शाक्य
५.	नायब सुब्बा	शारादाप्रसाद भट्टराई
६.	सब ईन्जिनियर	किशोर अधिकारी
७.	सवारी चालक	मदन मरिक्
८.	कार्यालय सहयोगी	बालकृष्ण कोइराला

आजको वोर्ड बैठक विहान ९:३०वजे समापन गरियो ।
माईन्युटकर्ता : भक्तिराज शर्मा,सुचना अधिकृत,धरान उपमहा नगरपालिका